



## सेतो मिङ्गा (Whitefly) व्यवस्थापन

### समस्याको पहिचान

माउ र बच्चा दुबैले पातको तल्लोपट्टी बसेर रस चुस्दछन् र धैरै कीरा लागेको खण्डमा बिरुवाको वृद्धि कम हुने, दाना नलाएने, लागेका दाना झर्ने फलको स्तर घट्ने जस्ता समस्या भई उत्पादनमा कमी हुन्छ । यस कीराको वयस्कले निष्काशन गर्ने गुलियो पदार्थले गर्दा पातमा कालो दुसी पलाउने तथा यसले गर्दा प्रकाश शंश्लेषण प्रकृयामा कमी आउछ । यो कीरा भाइरसको संवाहक भएको हुँदा बालीहरूमा भाइरस रोग सारेट क्षती गर्दछ । कपास, सूर्ति, सर्स्यु, तोरी, मुला, काँका, फर्सी, रामतोरीया, खोर्सानी, भन्या, आलु, टमाठर लगायतका विभिन्न वालीहरूमा यसले आक्रमण गर्दछ ।



वयस्क तथा अण्डाहरू

(<https://www.planetnatural.com/>)

### समस्याको पृष्ठभूमि

कीराको वयस्क एक मिलिमिटर भन्दा सानो, शरीर हल्का पहेलो सेतो तथा पखेटा सेतो हुन्छ । यो कीरा लागेको बिरुवा चलाउदा सेता स साना कीराहरू उडेको देख्न सकिन्छ । यसको शरीर मैनजस्तो सेतो पाउडरले ढाकिएको हुन्छ । पोथी कीराले बिरुवाको टुप्पो र माझका पातहरूका तल्लो पष्टि छुट्टा छुहै गरी २८ देखि ३७ ओटासम्म हल्का पहेला रङ्गका अण्डाहरू पार्दछन् । अण्डाहरूबाट गर्मीमा ९ हप्ता र जाडोमा १३-३३ दिनभित्र बच्चाहरू निस्किन्छन् । अचल अवस्था २-८ दिनको हुन्छ । सामन्य अवस्थामा यस कीराको जीवनचक्र १४-२७ दिनमा पूर्ण हुन्छ । गर्मी ठाउँमा यस कीराका ९ वर्षमा ९०-९९ पुस्ता निस्किन्छन् ।



पातमा विभिन्न अवस्थाहरू र

यसका कारण विकसित

कालो धाँसे

(<https://www.growingproduce.com/>)

### व्यवस्थापन:

- मुख्य बाली लगाएको स्थान वरिपरिका वैकल्पिक आश्रयदाता बिरुवाहरू नष्ट गरी खेतबारीको सरसफाई गर्ने ।
- सेतो भिङ्गाले ग्रसित बोटका पातहरू जम्मा गरी नष्ट गर्ने ।
- अत्यधिक नायट्रोजनयुक्त मलको प्रयोग बाट यस कीराको प्रकोप बढ्ने हुनाले शिफारिस बमोजिम उचित मलखाद प्रयोग गर्ने ।
- भाइरसजन्य रोग लागेका बिरुवा उखेलेर नष्ट गर्ने ।
- वयस्क कीराको नियन्त्रणको लागि ७ वटा पहेलो च्यापच्यापे पासो प्रति ०.७ हेक्टरका दरले बिरुवाको उचाई भन्दा ९ फिट माथि राख्ने ।
- जैविक विषादी भर्टिसिलियम लेकानी ६ ग्राम प्रति लिटर पानीको दरले छर्ने ।
- कीराको प्रकोप कम हुँदा ९५०० पि पि एम को निमजन्य विषादी ५ मि ली प्रति लिटर पानीमा मिलाइ पातको तल्लो सतह समेत भिज्ने गरी छर्ने ।
- समस्या बढ्दै गएमा रसायनिक विषादीहरू जस्तै एसिटामिप्रिड २०% एस.पी. ०.१६-०.२ मि.लि. प्रति लिटर पानीमा (पर्खने अवधि-१५ दिन) वा थायोमेथोक्सजाम २५% डब्ल्यु.जी. ९ ग्राम २.५ लिटर पानीका दरले (पर्खने अवधि-२१ दिन) प्रयोग गर्ने । एउटै विषादी निरन्तर प्रयोग नगरी आलोपालो गरी छर्ने ।



गोलभेडाको पातमा क्षति

([clemson.edu](http://clemson.edu))

### Scientific name ▶ *Bemisia tabaci*

विषादीको प्रयोग गर्दा नाक, मुख, आँखा, कानका साथै पुरे शरीरको छाला छोपिने गरी सुरक्षित पहिरन लगाउनु पर्दछ । विषदीको लेबल राम्रोसँग अध्ययन गरी प्रयोग गर्ने मात्रा, पठक र प्रयोग पछि बाली टिप्पे समय राम्रोसँग र्वाल गर्नु पर्दछ । विषादी चर्को घाम वा हावा लागेको समयमा छक्कन हुँदैन ।

यो तथ्यपत्रमा सिफारिस गरिएका विवरणहरू नेपालको लागि सान्दर्भिक छ ।



प्लान्ट रिसर्चेन्टरी तथा विषादी व्यवस्थापन केन्द्र

तथारकर्ता: स्तुती आचार्य, बाली संरक्षण अधिकृत  
सम्पर्क: प्लान्ट रिसर्चेन्टरी तथा विषादी व्यवस्थापन केन्द्र,  
हरिहरभवन, ललितपुर  
Tel : 9857820811  
Email : achstuti@gmail.com

सम्पादन  
रामकृष्ण सुवेदी  
मो.नं.  
९८५९२३७९४४